



नेपाल सरकार

गृह मन्त्रालय

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग

पत्र संख्या :- २०६६-०६६

प्राप्त पत्र संख्या र मिति :-

च.नं. :- ४२०

टेलिफोन : ८२९९५६९

फ्राक्टस : ८२९९५६३



सिंहदरबार,

काठमाडौं, नेपाल

मिति: २०७६।०६।२७

विषय:- सम्भौताको ढाचाँ उपलब्ध गराईएको सम्बन्धमा ।

श्री महानगरपालिका / उपमहानगरपालिका / नगरपालिका / गाउँपालिकाको कार्यालय, सबै ।

प्रस्तुत विषयमा यस विभाग अन्तर्गत सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाको सेवा इकाईका लागि एम. आई. एस. अपरेटर तथा फिल्ड सहायकको “सेवा इकाईका लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, २०७६” बमोजिम ताहाँ स्थानीय तहबाट अन्तिम योग्यताकम्को सूची प्रकाशन भई छनौट भएका एम. आई. एस. अपरेटर र फिल्ड सहायकको सेवा इकाईका लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, २०७६ परिच्छेद ४ को बुदाँ १४ (५) बमोजिम करार सम्भौताको नमुना यसै साथ संलग्न राखी पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ ।

30/06/2076
(बिष्णुहरि तिमलसेना)
शाखा अधिकृत



सम्झौता पत्र

नेपाल सरकार

..... नगरपालिका/गाँउपालिकाको
कार्यालय,

र

श्री ,
..... जिल्ला..... नगरपालिका/गाँउपालिका
वडा नं.

पद: एम.आई.एस. अपरेटर वा फिल्ड सहायक

मिति: २०७.../...../.....

<img alt="Handwritten signature of the government official, followed by a stamped signature reading 'ग्रामनिधिदाता' (Gramanidhidaata).</p>



नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्राष्ट्रीय

सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण
आयोजनाको स्थानीय स्तरको सेवा इकाई सञ्चालनार्थ भएको समझौता-पत्र

नेपाल सरकार, नगरपालिका/गाँउपालिकाको कार्यालय,
..... (यस पछि प्रथम पक्ष भनिएको) र श्री
..... जिल्ला.....
नगरपालिका/गाँउपालिका वडा नं. (यस पछि द्वितीय पक्ष भनिएको)
का बीच सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण
आयोजनासँग सम्बन्धित कार्य गर्नका लागि एम. आई. एस. अपरेटर/फिल्ड
सहायक पदमा सेवा करारमा देहायका शर्तका अधीनमा रही द्वितीय पक्षले प्रथम
पक्षलाई सेवा उपलब्ध गराउन मञ्जुर भई मिति २०७६।....।....।.....मा
समझौतामा हस्ताक्षर गरी एक/एक प्रति एक आपसमा बुझि लियौं दियौं ।

शर्तहरू

- करार अवधि:** एम.आई.एस. अपरेटर र फिल्ड सहायकको करार अवधि
एक वर्ष (मिति २०७..।....।..... देखि २०७..।....।..... सम्म) को हुनेछ
। कार्यसम्पादन सन्तोषजनक देखिएमा आयोजना अवधिभरसम्मको लागि एक
पटकमा बढीमा एक वर्ष अवधि कायम गर्ने गरी करार अवधी थप गर्न
सकिनेछ ।
- कार्य विवरण:** यसै समझौताको अनुसूची १ बमोजिम हुनेछ ।
- तलब भत्ता:** समझौतामा उल्लिखित सेवा उपलब्ध गराए बापत दोस्रो
पक्षलाई देहाय बमोजिमको पारिश्रमिक सुविधा उपलब्ध गराइनेछ ।
उल्लिखित सुविधा बाहेक अन्य कुनै पनि आर्थिक तथा अन्य सुविधा उपलब्ध
गराइने छैन ।
क. मासिक तलब: एम.आई.एस.अपरेटर र फिल्ड सहायकले निजामती सेवाको
ऋग्रहण: राजपत्र अनंकित प्रथम श्रेणी र द्वितीय श्रेणी सरहको सुरु तलब
स्केल बराबर ।

महागणिदरक



ख. पोशाक भत्ता: साल वसाली रूपमा १ (एक) पटक चैत्र महिनामा
नियमानुसार ।

ग. चाडपर्व खर्च: कम्तिमा ६ (छ) महिना करार सेवा गरेमा सालवसाली रूपमा
१ (एक) महिनाको तलब बराबर ।

घ. दैनिक भ्रमण भत्ता तथा यातायत खर्च: प्रमुख प्रशासकीय अधिकृतबाट भ्रमण
आदेश (स्वीकृती) लिइ नेपाल सरकारको नियमानुसार दैनिक भ्रमण भत्ता
तथा यातायत खर्च प्राप्त गर्ने ठाउँमा आयोजना/कार्यालयको काममा खटिई
गएमा राजपत्र अनंकित प्रथम श्रेणी र द्वितीय श्रेणी सरहको दैनिक भ्रमण
भत्ता तथा यातायत खर्च वास्तविकताको आधारमा ।

ड. द्वितीय पक्षलाई यो सम्झौतामा उल्लेख भएको बाहेक करार सेवामा काम
गर्दा संचय कोष, उपचार खर्च, उपदान तथा पेन्सन जस्ता कुनै पनि सुविधा
उपलब्ध हुने छैन ।

च. प्रथम पक्षले दोश्रो पक्षलाई तलब भत्ता रकमको भुत्तानी दोश्रो पक्षको
.....बैकमा कायम रहेको न को खाता मार्फत
गर्नेछ ।

४. काम गर्नुपर्ने स्थान र समय: सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता
प्रणाली सुदृढीकरण आयोजनाको कार्य प्रकृति अनुसार
नगरपालिका/गाँउपालिकाको कार्यालय, जुन सुकै वडा कार्यालयहरु तथा दर्ता
सिविर सञ्चालन भएको अवश्यामा नगरपालिका/गाँउपालिकाको हरेक क्षेत्रमा
खटिई कार्य सम्पादन गर्नुपर्नेछ ।

५. बिदाः (१) एम.आई.एस. अपरेटर र फिल्ड सहायकले सार्वजनिक विदा
बाहेक देहाय बमोजिमका बिदाहरु पाउनेछन्:-

क) घर बिदाः रुजु हाजिरीको आधारमा एक महिना काम गरे बापत एक
दिन,

ख) बिरामी बिदाः रुजु हाजिरीको आधारमा एक महिना काम गरे बापत
एक दिन,

ग) किरिया बिदाः आफ्नो रित र परम्परा अनुसार बढीमा पन्ध्र दिन,



महानन्द श्रेष्ठ



- घ) अन्य विदा लिनु परेमा विभागको पूर्व स्वीकृतिमा प्रमुख प्रशासकीय अधिकृतबाट निर्णय भए अनुसार हुनेछ ।
- (२) सम्झौताको बुदाँ (५) को (ख) बमोजिम बिरामी विदा माग गर्दा मान्यता प्राप्त चिकित्सकको सिफारिस (प्रेश्कृप्सन) पेश गर्नु पर्नेछ ।
- (३) सम्झौताको बुदाँ (५) को (क) र (ख) बमोजिमका विदा सञ्चित गरे बापत कुनै सुविधा पाइने छैन ।
- (४) एक आर्थिक वर्षका विदा सोही आर्थिक वर्ष भित्रमा उपभोग गरिसक्नु पर्नेछ ।

(५) विदाको स्वीकृति प्रमुख प्रशासकीय अधिकृत मार्फत गराउनु पर्नेछ ।

६. पदबाट हटाउन सक्ने : देहायको अवस्थामा स्थानीय तहमा एम.आई.एस. अपरेटर वा फिल्ड सहायकलाई विभागको स्वीकृतिमा प्रमुख प्रशासकीय अधिकृतले करार रद्द गरी पदबाट हटाउन सक्नेछ:-

- क) विभागले जारी गरेको मूल्याङ्कन प्रतिवेदनमा न्यूनतम पचहत्तर प्रतिशत अंक प्राप्त गर्न नसकेमा,
- ख) पूर्व जानकारि नगराई कार्यालयमा लगातार सात दिनसम्म अनुपस्थित रहेमा ।

७. द्वितीय पक्षले सेवा निरन्तरता दिन नसक्ने अवस्था भएमा कम्तिमा १ महिना अगावै प्रमुख प्रशासकीय अधिकृत समक्ष लिखित निवेदन पेश गर्नुपर्नेछ ।

८. आचरणः एम.आई.एस. अपरेटर र फिल्ड सहायकले निजामती कर्मचारीको लागि तोकिएका आचरण र अनुशासनको पालना गर्नु पर्नेछ । आचरण बमोजिम कार्य नगरेमा पहिलो पटक सचेत गराइने छ र दोस्रो पटकमा करार रद्द गरि पद मुक्त गरिने छ ।

९. द्वितीय पक्षलाई प्रथम पक्षले अस्थायी परिचयपत्र समेत उपलब्ध गराउनेछ र त्यस्तो परिचयपत्र द्वितीय पक्षले कार्यालय वा अन्य आवश्यक प्रयोजनका लागि प्रयोग गर्नेछ ।

महाराजिदेशक



१०. कार्यालय तथा काम सम्बन्धी कुनैपनि सूचना तथा जानकारी असाधिकृत रूपमा प्रयोग गर्न वा अनधिकृत व्यक्ति वा निकायलाई दिन पाइने छैन ।
११. द्वितीय पक्षले कार्यालयको चलअचल सम्पत्तिको हानी नोकसानी वा हिनामिना गरेको प्रमाणित भएमा सो को क्षतिपूर्ति वा हानी नोकसानीको क्षतिपूर्ति प्रथम पक्षलाई दिनुपर्ने छ साथै नियमानुसारको अन्य कारवाही समेत हुनेछ ।
१२. द्वितीय पक्षले निजामती ऐन नियमहरूमा उल्लेखित कर्मचारीको आचरण सम्बन्धी नियम पालना गर्नुपर्नेछ ।
१३. यो समझौता कार्यान्वयनमा कुनै विबाद आईपरेमा दुबै पक्षको आपसी सहमतिमा समाधान गरिनेछ । यसरी समस्या समाधान हुन नसकेमा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार विबाद समाधान गरीनेछ ।
१४. यस समझौतामा उल्लेखित विषय वाहेक अन्य विषयहरू प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

प्रथम पक्षको तर्फबाट	द्वितीय पक्षको तर्फबाट
नाम:	नाम:
पद:	पद:
दस्तखत:	दस्तखत:
कार्यालयको नाम:	
कार्यालयको छाप:	

साक्षी

१.

२.

३.



मानिदेशक

ईति संवत् २०७. साल गते रोज शुभम्





अनुसूची-१: कार्य विवरण

क) एम. आई. एस. अपरेटर

- १) आयोजना व्यवस्थापन इकाईले तयार गरेको कार्ययोजना अनुरूप घटना दर्ता तथा सामाजिक सुरक्षाका तथ्याङ्कहरूलाई कम्प्युटरमा प्रविष्ट गर्ने र त्यसको व्यवस्थापनमा सहजिकरण गर्ने ।
- २) विभाग तथा स्थानीय तहले आयोजना सम्बद्ध कार्यको लागि खटाएको सेवा प्रदायकले काम गरे नगरेको यकीन गर्ने,
- ३) स्थानीय तहमा व्यवस्थापन सूचना प्रणाली अवलम्बन गरी व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलाई अनलाईनमा आधारित बनाई निरन्तर चलाउन सक्ने अवस्था सिर्जना गर्ने आयोजना व्यवस्थापन इकाईले तयार गरेको कार्ययोजना बमोजिमका कार्य गर्ने ।
- ४) स्थानीय तहका प्रत्येक वडाबाट र दर्ता सिविरबाट प्राप्त घटना दर्ताका सूचना फारममा रहेका विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्ने ।
- ५) व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको विवरणको आधारमा घटना दर्ताको प्रमाणपत्र विद्युतीय माध्यमबाट छाप्ने ।
- ६) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूची तथा प्रत्येक त्रैमासिकको भुक्तानीको विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी अद्यावधिक गर्ने र भत्ता वितरण प्रणालीमा सहयोग गर्ने ।
- ७) घटना दर्ता शिविर सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गर्ने ।
- ८) घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको गुनासो दर्तालाई व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्ने र गुनासो सम्बोधन भए नभएको बारे गुनासोकर्तालाई जानकारी दिने ।

राज्य निर्वाचन आयोग
राज्य निर्वाचन आयोग
राज्य निर्वाचन आयोग

- ९) आयोजना सम्बन्धी कार्यहरुको तोकीएको ढाँचामा पर्तिवेदन तयार हरेको विभागमा पठाउने, समन्वय गर्ने, आर्थिक प्रशासन शाखा सँग समन्वय गरी सोधभर्नाको लागि आवस्यक प्रतिवेदन तयार गरी प्रणालीमा इन्ट्रि गर्ने ।
- १०) दर्ता शिविरको आयोजना गर्न सहयोग गर्ने र यसरी आयोजना गरिएको शिविरमा घटना दर्ता तथा सामाजिक सुरक्षाका विवरणहरुको अद्यावधिक गर्ने र गर्न सहयोग गर्ने ।
- ११) घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न प्रयोग गरिने सूचना तथा सञ्चारका सामाग्रीको परिचालन तथा प्रयोगलाई प्रभावकारी बनाउने र उक्त सामाग्रीको वितरण तथा परिचालनलाई सुनिश्चित गर्ने ।
- १२) आयोजना सम्बन्धी कार्यको अनुगमन, मूल्यांकन, अध्ययन, अथवा अन्य कार्य को लागि खटिएका अथवा नियुक्त गरिएका पदाधिकारी अथवा सेवा प्रदायक लाई स्थानीय तहमा समन्वय तथा सहजीकरण गर्न सहयोग गर्ने ।
- १३) सेवा इकाई रहेको वडा बाहेकका वडाहरुमा जनशक्ति तथा प्राविधिक पूर्वाधार उपलब्ध भएको अवस्थामा सोहि वडा बाटै विभागको व्यवस्थापन सूचना प्रणाली मार्फत घटना दर्ता तथा सामाजिक सुरक्षा को अभिलेख व्यवस्थापन गर्न सहयोग तथा समन्वय गर्ने ।
- १४) सेवा केन्द्र स्थापना, सञ्चालन तथा आयोजना कार्यान्वयनका लागि आयोजनाको तर्फबाट प्राप्त सशर्त अनुदान, प्राप्त शर्त तथा तोकीएको खरिद विधि अपनाई आवश्यक सामाग्री तथा सेवा खरिद गर्न सहयोग गर्ने ।
- १५) स्थानीय तहमा हुने घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अन्य कार्यहरु प्रमुख प्रशासकिय अधिकृतले तोके बमोजिम गर्ने ।
- (ख) फिल्ड सहायक**
- १) आयोजनाको स्थानीय स्तरमा सञ्चालन हुने कार्यमा सहजिकरण गर्ने, सेवा प्रदायकले काम गरे नगरेको यकीन गर्ने ।



मिहरसर्कार, काठमाडौं



- २) आयोजना व्यवस्थापन इकाईले तयार गरेको कार्ययोजना अनुरूप घटना दर्ता तथा सामाजिक सुरक्षाका तथ्याङ्कहरु संकलन गर्ने कम्प्युटरमा प्रविष्ट गर्न र त्यसको व्यवस्थापनमा सहजिकरण गर्ने ।
- ३) स्थानीय तहमा व्यवस्थापन सूचना प्रणाली अवलम्बन गरी व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलाई अनलाईनमा आधारित बनाई निरन्तर चलाउन सक्ने अवस्था सिर्जना गर्न आयोजना व्यवस्थापन इकाईले तयार गरेको कार्ययोजना बमोजिमका कार्य गर्ने ।
- ४) स्थानीय तहका प्रत्येक वडाबाट घटना दर्ताका सूचना फारम संकलन गरी सेवा केन्द्रमा ल्याउने ।
- ५) व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको विवरणको आधारमा घटना दर्ताको प्रमाणपत्र विद्युतीय माध्यमबाट छापी, सम्बन्धित वडा कार्यालयमा फिर्ता लग्ने र तोकिएको स्थानीय पन्जिकाधिकारीबाट प्रमाणित गराई प्रमाणपत्र वितरणमा सहयोग गर्ने ।
- ६) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सुची तथा प्रत्येक त्रैमासिकको भुक्तानीको विवरण व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्न सहयोग गरी अद्यावधिक गर्ने र भत्ता वितरण प्रणालीमा सहयोग गर्ने ।
- ७) घटना दर्ता शिविर सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गर्ने ।
- ८) सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेको अथवा पुग्ने नागरिकको पूर्व पहिचान गरी, परिचयात्मक विवरण सहितको सुची आवधिक रूपमा तयार गरी सम्बन्धित लाभग्राहीलाई आवेदन दर्ता गराउन सूचना दिने ।
- ९) घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको गुनासो संकलन गर्ने र व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्न सेवा केन्द्रमा लग्ने र गुनासो सम्बोधन भए नभएको बारे गुनासो कर्तालाई जानकारी दिने ।

मानविकी विभाग
मानविकी विभाग



१०) दर्ता शिविरको आयोजना गर्न सहयोग गर्ने र यसरी आयोजना गरिएको
शिविरमा घटना दर्ता तथा सामाजिक सुरक्षाका विवरणहरूको अद्यावधिक गर्ने र
गर्न सहयोग गर्ने ।

११) घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न प्रयोग
गरिने सूचना तथा सञ्चारका सामाग्रीको परिचालन तथा प्रयोगलाई प्रभावकारी
बनाउने र उक्त सामाग्रीको वितरण तथा परिचालनलाई सुनिश्चित गर्न सहयोग
गर्ने ।

१२) आयोजना सम्बन्धी कार्यको अनुगमन, मूल्यांकन, अध्ययन, अथवा अन्य
कार्य को लागि खटिएका अथवा नियुक्त गरिएका पदाधिकारी अथवा सेवा
प्रदायक लाई स्थानीय तहमा समन्वय तथा सहजीकरण गरी सहयोग गर्ने ।

१३) सेवा इकाई रहेको वडा बाहेकका वडाहरूमा जनशक्ति तथा प्राविधिक
पूर्वाधार उपलब्ध भएको अवस्थामा सोहि वडा बाटै विभागको व्यवस्थापन सूचना
प्रणाली मार्फत घटना दर्ता तथा सामाजिक सुरक्षा को अभिलेख व्यवस्थापन गर्न
सहयोग तथा समन्वय गर्ने ।

१४) स्थानीय तहमा हुने घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अन्य
कार्यहरू प्रमुख प्रशासकिय अधिकृतले तोकेबमोजिम गर्ने ।

नोट:

- १) दुवै पक्षले समझौताको हरेक पेजमा सहिछाप गर्नुपर्नेछ ।
- २) एम.आई.एस. अपरेटर र फिल्ड सहायकको समझौता गर्दा कार्यविवरण तथा अन्य विवरणहरू छुट्ट्याई समझौता गर्नुपर्नेछ ।

मानविकीरक